

## मालिका गाउँपालिका कोरोना भाइरस (कोभिड-१९)

### विपद व्यवस्थापन राहत वितरण कार्यविधि-२०७६

जारी मिति: २०७६/१२/१८

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस COVID-19 महामारी प्रकोपको कारणले सृजना भएको भयावह अवस्थालाई यस गाउँपालिकामा व्यवस्थापन गरि नागरिकहरूको दैनिकीलाई सहज बनाउन साथै विपन्नताको कारणले कुनै नागरिकले थप संकटको अवस्था भोग्न नपरोस् भन्ने उद्देश्यले यो कार्यविधि तयार गरिएको छ।

१. वडा स्तरीय समिति गठन।

क) नागरिकको पहिचान तथा राहत व्यवस्थापनको लागि २२ वडा स्तरमा तपशिल बमोजिमको बढिमा ९ सदस्यीय समिति गठन गर्ने। यस्तो समिति यदि वडा संघीयता कार्यन्वयन भन्दा अगाडिको गा वि स रहेछ भने तत्कालका सबै वडाबाट समेत प्रतिनिधि रहने गरि समिति गठन गर्नु पर्नेछ।

तपशिल

संयोजक वडा अध्यक्ष

सदस्य वडा समिति सदस्य सबै(कार्यपालिका सदस्य समेत)

सदस्य मुख्य राजनितिक दलका १/१ जना प्रतिनिधि हुने गरि २ जना

सदस्य समितिले तोकेको स्थानीय बुद्धिजिवि,समाजसेवी तथा उद्यमीबाट १ जना

सदस्य सचिव वडा सचिव

२. राहत आवश्यक पर्ने नागरिकको पहिचान गर्ने।

क) दफा १ 'क' मा उल्लेख भए बमोजिमको समितिको बैठक वसि तपशिलका मापदण्डका आधारमा रही राहत आवश्यक पर्ने घर परिवारको छनौट गर्नुपर्नेछ।

अ) कम्तिमा घरमा भएको उत्पादनले १ महिना भन्दा कम खान पुग्ने।

आ) परिवारको कुनै सदस्य वैदेशिक रोजगार वा आन्तरिक व्यापार वा कुनै प्रकारको सरकारी/निजि क्षेत्र, गैर सरकारी क्षेत्रमा रोजगारीमा आवद्ध नभएको।

इ) ज्यादै न्यून स्तरको आर्थिक अवस्था तथा उच्च गरिवी रहेको, ज्याला मजदुरी नगरेसम्म कम्तिमा दुई छाक आफु र आफ्नो परिवार पाल्ने क्षमता नभएको।

ई) सामाजिक न्यायको सिद्धान्तको आधारमा उक्त परिवार राहत छनौटमा पर्दा कुनै प्रकारको विवाद सृजना नहुने।

उ) घरमा कुनै खाद्य सामग्री कोदो,मकै,चामलको भण्डारण नगरेको प्रयाप्त आधार भएको।

ऊ) ३ रोपनी भन्दा कम जग्गा भएको।

३. पहिचान गरिएको नागरिकको लागि राहत व्यवस्थापन गर्ने।

क) माथि उल्लेखित '१(क)' बमोजिमको समितिले निम्न आधारमा रही राहत वितरण तथा व्यवस्थापन गर्नु पर्नेछ।

अ) प्रति परिवार बढिमा ५ जना सदस्यको लागि पुग्ने गरि एक पटको लागि निम्न खाद्य सामग्रीको उपलब्ध गराउने। ५ जना भन्दा बढि सदस्य भएको नागरिकको परिवारमा प्रतिसदस्य ५ केजी का दरले थप चामल उपलब्ध गराईने छ।

चामल ३० केजी

नुन १ केजी

तेल १ लिटर

दाल ३ केजी

आ) यसरी राहत उपलब्ध गराउदा अन्य कुनै संस्था वा निकाय वाट राहत प्राप्त गरे नगरको यकिनहुने न गरि दोहोरोपना नहुने गरि उपलब्ध गराउने।

इ) राहत उपलब्ध गराउने परिवार छनौट गरेको निर्णय दफा(१) 'क' बमोजिमको समितिको बैठकले प्रमाणित गरि सो को विवरण गाउँपालिका पठाउने

### अनुसूची-१

१. राहत प्राप्त गर्ने नागरिक पहिचान फारम

घरमुलीको नाम थर:

ठेगाना: मालिका गाउँपालिका वडा नं. ....

सम्पर्क नं. ....

परिवार सदस्य संख्या:.....

परिवारको सदस्यको नाम थर

नाम थर

उमेर

क)

ख)

ग)

घ)

ङ)

च)

छ)

छनौट मापदण्ड (दफा १ बमोजिम)

मापदण्ड	अवस्था भएमा(ठिक) नभएमा(वेठिक) चिन्ह	पुराङ्क	प्रासाङ्क
अ)		१५	
आ)		२०	
इ)		३०	
ई)		१०	
उ)		१०	
ऊ)		१५	
जम्मा			

नोट: अनुसूची १ बमोजिम फारम भरेका नागरिकले राहत पाउनको लागि कम्तिमा ७० अङ्क ल्याउनु पर्ने छ। यसरी राहत पाउने सम्पूर्ण नागरिको नाम सार्वजनिक गरिने छ।

सिफारिस गर्नेको नाम थर: हस्ताक्षर

१)

२)

३)

४)

५)

६)

७)

८)

९)

अनुसुची-२

राहत प्राप्त गर्ने परिवारले राहत बुझिलिनेको भरपाई  
बुझिलिएको सामग्री

चामल: ..... केजी

नुन: .....केजी

तेल. ....लिटर

दाल. ....केजी

घरमुलिको नाम थर:

हस्ताक्षर:

मिती:

मालिका गाउँपालिका नुल्मी